

भाग ५

नेपाल सरकार

अर्थ मन्त्रालयको

सूचना १

आर्थिक ऐन, २०६६ को दफा १८ र १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०६६।१।१५ मा कर तथा महसुल छुट दिने र प्रक्रिया सरलिकरण गर्न तथा बाधा अड्काउ फुकाउने सम्बन्धमा देहाय बमोजिम निर्णय भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

१. हार्मोनाइज्ड कोड नं. १४०४.९०.१० मा पर्ने खयर कत्थाको निकासीमा लाग्ने प्रति कि.ग्रा.रु.१०।- निकासी महशुलमा पचास प्रतिशत छुट दिने ।
२. हार्मोनाइज्ड कोड नं. २३०४, २३०५ र २३०६.३० एवं २३०६.४१ मा पर्ने पिनाको निकासी महशुलमा पचास प्रतिशत छुट दिने ।
३. हार्मोनाइज्ड कोड नं. ८९०३.९१ मा पर्ने मोटर रहित वा सहित सेलबोट (खियाउने डुंगा) मा हाल लागि आएको भन्सार महशुल (सार्क राष्ट्रबाट बाह्र प्रतिशत र अन्य राष्ट्रबाट पन्ध्र प्रतिशत) मा छुट दिई एक प्रतिशत कायम गर्ने ।
४. हार्मोनाइज्ड कोड नं. १२०१.०० देखि १२०२.२० सम्मका र १२०६.०० मा पर्ने भटमासको गोडा र सूर्यमुखीको गोडामा गतवर्ष सरह सुविधा प्रदान गर्न कृषि सुधार शुल्क पैठारी मूल्यमा १.६ प्रतिशत (गतवर्षको ८ प्रतिशतमा ८० प्रतिशत छुट भै १.६ प्रतिशत कायम रहेको) लगाउने ।

५. हार्मोनाइज्ड कोड नं. ९०.१८ र ९०.२७ मा पर्ने औषधि उद्योगहरूले पैठारी गर्ने अनुसन्धान तथा विकासको लागि आवश्यक उपकरणहरूमा भन्सार महसुल एक प्रतिशत मात्र लिई मूल्य अभिवृद्धि कर छुट दिने ।

६. वनस्पती ध्यू तथा तोरीको तेल उत्पादन गर्ने स्वदेशी उत्पादनमूलक उद्योगले आयात गर्ने कच्चा सोयाविन तेल, कच्चा सूर्यमुखी तेल र कच्चा पाम पामोलिभ तेलको आयातमा भन्सार महसुल २.५ प्रतिशत गर्ने र मूल्य अभिवृद्धि करको हकमा तोरीको तेल उत्पादन गर्ने स्वदेशी उद्योगले आफ्नो उत्पादनको तोरीको तेल र स्वदेशमा उत्पादित वनस्पती ध्यू र अन्य प्रशोधित खाने तेल उद्योगले आफ्नो उत्पादन विक्री गर्दा उठाएको मूल्य अभिवृद्धि करमा पचास प्रतिशत मूल्य अभिवृद्धि कर आन्तरिक राजस्व विभागले तोकेको प्रकृया बमोजिम फिर्ता दिने ।

तर ठूलो परिमाण (Bulk) मा प्रशोधित तेल आयात गरी उपभोक्ता प्याकेजमा प्याकिङ्ग (Refilling) गरी विक्रि वितरण गर्ने प्याकेजिङ उद्योगहरूले यस्तो सुविधा नपाउने ।

७. आयकर ऐन, २०५८ को अनुसूची-१ को खण्ड (१) को उपखण्ड (७) बमोजिम आ.व. २०६६।६७ को लागि देहाय बमोजिम हुने गरी करको दर घटाउने,

- (क) महानगरपालिका वा उप-महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा तीन हजार पाँच सय रूपैयाँ,
- (ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार रूपैयाँ,
- (ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार दुई सय पचास रूपैयाँ ।

खण्ड ६०) संख्या ३ नेपाल राजपत्र भाग ५ मिति २०६७/१२/२०

८. अन्तःशुल्क इजाजत दस्तुर तथा नविकरण तर्फ देहाय बमोजिम गर्ने :-

- (क) अन्तःशुल्क नियमावली, २०५९ को अनुसूची-२ को खण्ड (२) (मदिरा विक्री वितरण तर्फ) उपखण्ड (क) र (ख) तथा खण्ड (३) को उपखण्ड (ग), (घ) र (ङ) बमोजिम लाग्ने इजाजत दस्तुरमा उपत्यका भन्दा बाहिरको हकमा पच्चिस प्रतिशत दस्तुर कम गर्ने,
- (ख) खण्ड (क) मा उल्लेख भएका व्यवसायीको नविकरण गर्ने सम्बन्धमा प्रचलित कानूनमा तोकिएको म्यादको सट्टा २०६६ साल चैत्र मसान्तसम्म कायम गर्ने,
- (ग) खण्ड (क) बमोजिमको सुविधा नलिई इजाजतपत्र नवीकरण गराई सकेकाको हकमा सो खण्ड बमोजिम पाउने पच्चिस प्रतिशत छुट आगामी आ.व.मा समायोजन गर्न दिने ।
- (घ) गत आ.व.मा नै इजाजत पत्र दस्तुर बुझाई अन्तःशुल्क इजाजत पत्र नविकरण गराई सकेकाको हकमा थप दस्तुर लिई राख्न नपर्ने ।

सूचना २

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले जापानबाट खरिद गर्ने अमेरिकी डलर ५५,०००.०० (पचपन्न हजार) मूल्य बराबरको CR मेसिन अमेरिकी डलर ४,२८,०००.०० (चार लाख अठ्ठाईस हजार) मूल्य बराबरको MRI मेसिन आयातमा एक प्रतिशत भन्सार महसुल असुल गरी बाँकी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

सूचना ३

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार

प्रयोग गरी शारिरीक रूपले अपाङ्ग भएका दाङ जिल्ला, डुरुवा ढ श्री दिपराजन वली र सुनसरी जिल्ला, महेन्द्रनगर १ का श्री भूमिकला पौडेलले खरिद गरी ल्याउने दुई थान चार पाङ्ग्रे स्कुटर आयातमा अन्तःशुल्क पूरै छूट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

सूचना ४

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी मेची आँखा अस्पतालको लागि Eye Care Foundation, Netherlands बाट उपहार स्वरूप प्रदान गरिने अमेरिकी डलर २७,५००.०० (सत्ताईस हजार पाँच सय), यूरो ४७,०००.०० (सत्त्वालिस हजार), CHF २३,६००.०० (तेईस हजार) छ सय) र जापानी येन ५,२०,०००.०० (पाँच लाख विस हजार) मूल्य बराबरको स्वास्थ्य सामग्रीहरू आयातमा एक प्रतिशत भन्सार महसुल असुल गरी वाँकी महसुल तथा मूल्य अभिवृद्धि कर छूट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

सूचना ५

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्वेरियन तथा वनस्पति प्रयोगशालाको लागि Royal Botanic Gardens Kew, UK बाट उपहार स्वरूप प्रदान गरिने स्ट्रलिङ्ग पाउण्ड ३,२००.०० (तीन हजार दुई सय) मूल्य बराबरको हर्वेस्क्र्यान फ्रेम आयातमा लाग्ने सम्पूर्ण राजस्व छूट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

सूचना ६

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनले सिंगापुरबाट खरिद गर्ने अमेरिकी डलर ७९,२००.०० (उनासी हजार दुई सय)

मूल्य बराबरको Spare Parts for Hitachi CT Pratico Varian X-ray Tube GS 3072 Uk-6VA-01TE र सो अस्पतालको लागि Norvatis Pharma AQ, Switzerland बाट उपहार स्वरूप प्रदान गरिने CHF १२,७६,८००.०० (बाह्र लाख छयहत्तर हजार आठ सय) मूल्य बराबरको Glivece औषधि आयातमा मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

सूचना ७

नेपाल सरकारले आर्थिक ऐन, २०६६ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी The Adventist Development And Relief Agency (ADRA) नामको अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रमको लागि Direct Relief International, USA बाट उपहार स्वरूप प्रदान गरिने अमेरिकी डलर ७२०.३१ (सात सय बीस, सेन्ट एकतीस) मूल्य बराबरको स्वास्थ्य सामग्री आयातमा एक प्रतिशत भन्सार महसुल असुल गरी बाँकी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

आज्ञाले,
भेषराज शर्मा
सह-सचिव